



Deprosc Laghubitta Bittiya Sanstha Limited

Narayangarh,Chitwan

Phone. 056-527900, Fax 056-523056

Unaudited Financial Result (Quarterly)

As at 1st Quarter (2076/06/30) of Fiscal Year 2076/077

| S.N.  | Particulars                               | This Quarter Ending<br>(Aswin end 2076) | Previous Quarter<br>Ending<br>(Ashad end 2076) | Corresponding Previous<br>Year Quarter Ending<br>(Aswin end 2075) |
|-------|-------------------------------------------|-----------------------------------------|------------------------------------------------|-------------------------------------------------------------------|
| 1     | Total Capital & Liabilities               | 14,157,766,196.92                       | 12,856,096,406.61                              | 9,601,941,458.86                                                  |
| 1.1   | Paid-up Capital                           | 773,410,441.93                          | 773,410,441.93                                 | 703,100,401.75                                                    |
| 1.2   | Reserve & Surplus                         | 961,532,909.74                          | 782,819,924.58                                 | 731,619,067.87                                                    |
| 1.3   | Debenture & Bond                          | -                                       | -                                              | -                                                                 |
| 1.4   | Borrowings                                | 7,309,687,662.13                        | 6,783,929,474.75                               | 5,184,022,487.14                                                  |
| 1.5   | Deposit                                   | 4,223,137,126.67                        | 3,824,790,762.51                               | 2,634,050,941.00                                                  |
| 1.5.1 | Group                                     | 4,223,137,126.67                        | 3,824,790,762.51                               | 2,634,050,941.00                                                  |
| 1.5.2 | General Public                            | -                                       | -                                              | -                                                                 |
| 1.6   | Income Tax Liabilities                    | 41,091,921.82                           | -                                              | 35,767,133.96                                                     |
| 1.7   | Other Liabilities                         | 848,906,134.63                          | 691,145,802.84                                 | 313,381,427.15                                                    |
| 2     | Total Assets                              | 14,157,766,196.92                       | 12,856,096,406.61                              | 9,601,941,458.86                                                  |
| 2.1   | Cash & Bank Balance                       | 1,334,375,727.16                        | 392,056,625.16                                 | 886,680,173.42                                                    |
| 2.2   | Money at Call & Short Notice              | -                                       | -                                              | -                                                                 |
| 2.3   | Investments                               | 2,010,000.00                            | 2,010,000.00                                   | 2,010,000.00                                                      |
| 2.4   | Loans & Advances                          | 12,104,068,894.08                       | 11,968,148,645.73                              | 8,309,965,715.43                                                  |
| 2.5   | Fixed Assets                              | 43,448,623.00                           | 44,099,551.88                                  | 33,875,152.44                                                     |
| 2.6   | Non-banking Assets                        | -                                       | -                                              | -                                                                 |
| 2.7   | Other Assets                              | 673,862,952.68                          | 449,781,583.84                                 | 369,410,417.57                                                    |
| 3     | Profit & Loss Account                     | This Quarter<br>Ending                  | Previous Quarter<br>Ending                     | Corresponding<br>Previous Quarter<br>Ending                       |
| 3.1   | Interest Income                           | 547,431,224.56                          | 1,671,468,909.46                               | 362,068,631.70                                                    |
| 3.2   | Interest Expense                          | 308,036,644.81                          | 855,346,826.37                                 | 177,015,480.14                                                    |
|       | A.Net Interest Income                     | 239,394,579.75                          | 816,122,083.09                                 | 185,053,151.56                                                    |
| 3.3   | Fees, Commission & Discount               | -                                       | -                                              | -                                                                 |
| 3.4   | Other Operating Income                    | 65,663,620.22                           | 262,031,906.39                                 | 45,290,220.98                                                     |
|       | B.Total Operating Income                  | 305,058,199.97                          | 1,078,153,989.48                               | 230,343,372.54                                                    |
| 3.6   | Staff Expenses                            | 100,541,892.24                          | 288,831,351.83                                 | 70,195,137.24                                                     |
| 3.7   | Other Operating Expenses                  | 22,599,623.21                           | 111,194,750.70                                 | 21,983,385.45                                                     |
|       | C. Operating Profit Before Provision      | 181,916,684.52                          | 678,127,886.95                                 | 138,164,849.85                                                    |
| 3.8   | Provision for Possible Loss               | 72,090,612.43                           | 140,252,314.28                                 | 28,607,646.00                                                     |
|       | D. Operating Profit                       | 109,826,072.09                          | 537,875,572.67                                 | 109,557,203.85                                                    |
| 3.9   | Non-operating Income                      | -                                       | -                                              | -                                                                 |
| 3.10  | Write Back of Provision for Possible Loss | 40,871,036.84                           | 138,255,717.31                                 | 21,586,954.00                                                     |
|       | E. Profit from Regular Activities         | 150,697,108.93                          | 676,131,289.98                                 | 131,144,157.85                                                    |
| 3.11  | Extra Ordinary Income/Expenses (Net)      | (26,728.93)                             | (91,870.12)                                    | 2,000.00                                                          |
|       | F.Profit Before Bonus & Taxes             | 150,670,380.00                          | 676,039,419.86                                 | 131,146,157.85                                                    |
| 3.12  | Provision for Staff Bonus                 | 13,697,307.27                           | 61,458,129.00                                  | 11,922,378.00                                                     |
| 3.13  | Provision for Tax                         | 41,091,921.82                           | 184,374,387.00                                 | 35,767,133.96                                                     |
|       | G.Net Profit/Loss                         | 95,881,150.91                           | 430,206,903.86                                 | 83,456,645.90                                                     |
| 4     | Ratios                                    | At the End of This<br>Quarter           | At the end of<br>Previous Quarter              | At the end of Previous<br>Corresponding<br>Quarter                |
| 4.1   | Capital Fund to RWA                       | 14.97                                   | 12.89                                          | 16.17                                                             |
| 4.2   | Non-Performing Loanto Total Loan          | 1.25                                    | 0.84                                           | 0.62                                                              |
| 4.3   | Total Loan Loss Provision to NPL          | 102.78                                  | 125.66                                         | 246.37                                                            |
| 4.4   | Cost of Funds                             | 11.26                                   | 10.08                                          | 10.33                                                             |
| 4.5   | Deposit to Credit Ratio                   | 34.44                                   | 31.96                                          | 31.21                                                             |

Note: The above financial statement is subject to change from Statutory Audit & Supervisory Authority.

Interest Rate

Against Member Savings - 8% to 9.25 %

Against Loan & Advances- 10 % to 18 %

(नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम दलित, मुक्त कर्मैया, वादी, हलिया, द्वन्द्व पिडित,एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई लगानी गरिएको कर्जामा १ प्रतिशत व्याजदरले सहुलियत दिने र NFRS अनुसार वित्तीय विवरण तयार गरेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था)

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ नियम २६ उपविनियम (१)संग सम्बन्धित अनुसूची १४ बमोजिमको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व. २०७६/०७७ को प्रथम त्रैमासिक विवरण

१. प्रमुख वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण: यस वित्तीय संस्थाको वासलात, नाफा-नोक्सान सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. न्युनतम रुपमा प्रमुख वित्तीय अनुपातहरु गत आ.व. को सोही अवधिको तुलनामा निम्न बमोजिम रहेको छ ।

| प्रति शेयर आम्दानी<br>(वार्षिकरण) रु. | प्रति शेयर बजार<br>मूल्य रु. | मुल्य आम्दानी<br>अनुपात (गुणा) | प्रति शेयर खुद<br>किताबी मुल्य रु. | प्रति शेयर कुल<br>सम्पत्तिको मुल्य रु. | तरलता अनुपात<br>प्रतिशत |
|---------------------------------------|------------------------------|--------------------------------|------------------------------------|----------------------------------------|-------------------------|
| ४९।५९                                 | ७२३।००                       | १४।५८                          | २२४।३२                             | १,८३०।५६                               | ३१।६०                   |

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण: वित्तीय संस्थाको व्यवसायिक योजना तथा लक्ष्य अनुरूप प्रगति सन्तोषजनक रहेको छ । संस्थाको तरलतामा गत त्रैमासको तुलनामा यस त्रैमासमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा कोष लागत दरमा भएको वृद्धिको कारण गत आ.व. को सोही अवधिको खुद मुनाफाको तुलनामा समीक्षा अवधिको खुद मुनाफामा सामान्य वृद्धि भएको छ । संचालनमा रहेको पुरानो व्यवस्थापन सूचना प्रणालिलाई केन्द्रकृत सूचना प्रणालीबाट प्रतिस्थापन गर्दा सो बाट कार्यक्रमलाई सञ्चालनको लागि आवश्यक समय र श्रोतमा कमि हुनु यसको प्रत्यक्ष प्रभाव कार्यक्रम विस्तार तथा गुणस्तरमा पर्ने गएको छ ।

ख. आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले समीक्षा अवधिसम्म देशका ७१ वटा जिल्लाहरुमा ११९ शाखा कार्यालयहरु खोली सो मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ । वित्तीय सेवाको पहुँच बाहिर रहेका ग्रामीण समुदायहरुलाई लघुवित्त सेवा प्रदान गर्ने उद्देश्य अनुरूप उपयुक्त देखिएका स्थानहरुमा थप नयाँ शाखा कार्यालयहरुको स्थापना गरी सेवाहरुको विविधिकरण गर्दै लघुवित्त कार्यक्रमलाई सर्वसुलभ बनाउन आवश्यक कार्यहरु गरिनेछन् । यस बाहेक संचालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्त तथा मर्जर गरेर पनि संस्थाको कार्यक्षेत्र र कार्यक्रमलाई विस्तार गर्ने संस्थाको नीति बमोजिम संचालकको संयोजकत्वमा चार सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरिएको छ । वित्तीय श्रोतमा आत्मनिर्भरता बढाउन सदस्यहरुबाट बचत परिचालन गर्ने नीतिलाई अझ बढी प्रभावकारी बनाइनेछ । शाखा कार्यालयहरुबाट सदस्यहरुलाई क्रमशः Tablet Banking मार्फत सेवा प्रदान गर्दै लगिनेछ । आन्तरिक तथा बाह्य श्रोतहरुको परिचालन तथा सहकार्यमा यस संस्थाको कार्यक्रममा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्ने उद्देश्यले विशेष समूह र समुदाय लक्षित कार्यक्रमहरु संचालन गरिने छ भने कर्मचारीहरुको संस्थाप्रति अपनत्व अभिवृद्धि गर्न वृत्ति विकासका विभिन्न कार्यहरु गरिनेछन् ।

आ.व. को यस त्रैमासको अन्त्य सम्ममा वित्तीय संस्थाले हासिल गरेको प्रगति निम्नानुसार रहेको छ ।

| विवरण                   | गत आ.व. (०७५।०७६)         | चालु आ.व. (२०७६।०७७)        |
|-------------------------|---------------------------|-----------------------------|
|                         | आषाढ मसान्त सम्मको प्रगति | आश्विन मसान्त सम्मको प्रगति |
| कुल सदस्य संख्या        | २,००,५६२                  | २,०४,८७४                    |
| बाँकी साँवा (रु.हजारमा) | ११,९६,८१,४९               | १२,२६,१९,९१                 |
| कुल बचत (रु.हजारमा)     | ३,८२,४७,९१                | ४,२२,३१,३७                  |

ग. बिगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण : वाणिज्य बैंकहरुले आधार दरमा प्रिमियम जोडी लघुवित्त संस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउने अवस्थामा सुधार नभएको र बजारमा तरलताको सहज भए तापनि कोषको लागत दरमा कमी हुन नसकेकाले यसबाट कोषको मूल्य बढन गएको छ । पछिल्लो समयमा एकै कार्यक्षेत्रमा बहुसंख्यक सेवा प्रदायकहरुको उपस्थिति हुनुले सदस्यहरु विच कर्जाको दोहोरोपना बढ्नु कार्यक्रमको गुणस्तरमा दिनानु दिन ह्रास आउनु, आदि कारणहरुले संस्थालाई असर पार्न सक्छ । तथापि संस्थाले अवलम्बन गरेको रणनीतिको कारण हालसम्म कुनै समस्या व्यहोर्नु परेको छैन ।

३. कानुनी कारवाही सम्बन्धि विवरण : समीक्षा अवधिमा संस्थाले कुनै विरुद्ध मुद्दा दायर गरेको छैन र संस्था विरुद्ध पनि कुनैले मुद्दा दायर गरेको सूचना प्राप्त गरेको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धि विश्लेषण :

क. धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा: यस वित्तीय संस्थाको शेयर कारोवारमा समय समयमा उतार चढाव देखिए तापनि धितोपत्र बजारको हालको अवस्थामा शेयरको कारोवार सन्तोषजनक रहेको छ ।

ख. त्रैमासिक अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार संख्या: यस त्रैमासिक अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोवार भएको कुलदिन र कारोवार संख्या निम्न बमोजिम छ ।

(नेपाल स्टक एक्सचेन्जको वेबसाईटमा आधारित)

| अधिकतम मूल्य | न्युनतम मूल्य | अन्तिम मूल्य | कारोवार दिन | कारोवार संख्या | शेयर संख्या |
|--------------|---------------|--------------|-------------|----------------|-------------|
| रु. ८०१।००   | रु. ७०४।००    | रु. ७२३।००   | ६२          | १४८२           | २,११,१६०    |

५. समस्या तथा चुनौती :

क. संस्थात्मक रुपमा वृद्धि भएको लघुवित्त संस्थाहरुको शाखा विस्तारसँगै बढ्ने सदस्यहरुको दोहोरोपना

ख. उच्चकोष लागत,

ग. नियमनकारी निकायबाट अप्रत्यासित रुपमा हुन सक्ने नीतिगत परिवर्तन र सो बाट सिर्जित हुन सक्ने समस्या तथा चुनौती,

घ. दक्ष जनशक्तिको अभाव तथा कर्मचारीहरुबाट सेवाको परित्याग,

ङ. कमजोर भौतिक पूर्वाधार

च. अप्रत्यासित रुपमा सूचना हुनसक्ने प्रतिकुल अवस्था, आदि ।

६. संस्थागत सुशासन: संस्थागत सुशासनका लागि कम्पनीको संचालक समिति, लेखा परीक्षण समिति, जोखिम व्यवस्थापन समिति कर्मचारी सेवा सुविधा समिति, सम्पति शुद्धीकरण अनुगमन समिति, सम्पति दायित्व व्यवस्थापन समिति, कर्मचारी पदपूर्ति समिति, कर्जा असुली इकाई लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिरुप मार्फत व्यवसायिक योजना तथा कार्यक्रमको तर्जुमा गरी सोही बमोजिम कार्य सम्पादन गर्ने/गराउने, सम्पादन गरिएका कार्यहरुको मूल्यांकन गर्ने र सो को समीक्षाको आधारमा उपयुक्त रणनीति अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरुलाई जारी गरिएको निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य सम्बन्धित ऐन र कानूनको अनुपालना गरिनुका साथै आवश्यकता अनुसार संस्थाको कार्यक्रमलाई सफल र सक्षम बनाउन आवश्यक नीति नियमहरु बनाई लागू गरिएको छ ।

७. सत्य तथ्यताको सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धताको सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण हुनुका साथै लगानीकर्ताहरुलाई समुचित भई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।